

News about Siraha Uterine Prolapse


सप्तरी जिल्लाको बोदे बरसाईन गाविसमा पाठेघर खस्ने समस्या (Uterine Prolapse) बाट पीडित महिलाहरूको छनौट कार्यक्रम सम्पन्न



गैरआवासीय नेपाली संघको महिला फोरम र नारीनिकुञ्जले सप्तरी जिल्लाको बोदे बरसाईन गाविसमा आयोजना गरेको पाठेघर खस्ने समस्या भएका महिलाहरूको छनौट शिविरमा २ सय भन्दा बढी महिलाहरूको स्वास्थ्य परीक्षण गरी २७ जना महिलाहरूलाई शल्यक्रियाका लागि छनौट गरेको छ ।

स्वास्थ्य शिविरमा वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. मोहन रेग्मी, डा. अजय अग्रवाल, डा. अनामिका दास, फुलकुमारी महतो मेमोरियल हस्पिटलका डा. शिवशंकर साह, परोपकार प्रसुति गृह काठमाडौंका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. जयराज के.सी. लगायतका १० जना स्वास्थ्यकर्मीहरूले स्वास्थ्य परीक्षणमा सहभागी हुनु भएको थियो ।

गैरआवासीय नेपाली संघको महिला फोरम र नारीनिकुञ्ज मस्कोको सहयोगमा पाठेघर खस्ने समस्या (Uterine Prolapse) बाट पीडित नेपाली महिलाहरूको उक्त समस्यालाई समाधान गर्नको लागि नेपालको पाँच वटै विकासक्षेत्रमा कम्तिमा एक एक वटा गरी पाँच स्थानमा विरामी छनौट तथा शल्यक्रियाका कार्यक्रमहरू मार्फत आगामी २ वर्ष भित्र ३ सय महिलाहरूलाई शल्यक्रिया गर्ने उद्देश्य अनुरूप अन्तर्राष्ट्रिय नारी दिवस (मार्च ८, २०१४) को अवसर पारेर २०१४ मार्च १ र २ का दिन सप्तरीको बोदे बरसाईन गाविस उक्त कार्यक्रमको आयोजना गरेको थियो ।



मार्च २ का दिन आयोजना भएको औपचारिक कार्यक्रमको सभापतित्व जिल्ला जनस्वास्थ्य कार्यालय, सप्तरीका प्रमुख श्री विजय कुमार झाले गर्नु भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि संविधानसभाका सदस्य माननीय डा. विरेन्द्र महतो ज्यू हुनुहुन्थ्यो । यसै गरी कार्यक्रमका अतिथिहरुमा सप्तरीका जिल्लाका सभासदहरु मा. लक्ष्मी कुमार चौधरी, मा. सुरेन्द्र प्रसाद यादव, बोदे बसराईनका गाविस सचिव श्री इन्द्र प्रसाद देव, स्वास्थ्य चौकी प्रमुख श्री युसुफ मोहमद, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र श्री फुलकुमारी महतो मेमोरियल अस्पतालका चिकित्सक, स्टाफ नर्स, जनस्वास्थ्य कार्यालय र स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु, ओरेकका प्रतिनिधिहरु, बुद्धिजिवि एवं समाजसेवीहरु, गाविसका जनसमुदायहरु तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न वक्ताहरुले यस शिविरको बारेमा प्रकाश पारेका थिए । सबै वक्ताहरुले यस्तो जनसेवी कार्यक्रमको आयोजना गरेकोमा गैरआवासीय नेपाली संघ र नारीनिकुञ्जलाई धन्यवाद ज्ञापन गरेका थिए र भविष्यमा पनि यस्तै जनमुखी कार्यक्रमहरुको आयोजना गर्नको लागि आग्रह गरेका थिए । उहाहरुले मुख्यतया उक्त गाविसका महिलाहरु जो अधिकांश अशिक्षित भएको हुदा उनीहरुलाई आफ्ना स्वास्थ्यको बारे ज्ञान नभएकोले विभिन्न स्वास्थ्य सम्बन्धि समस्याहरुबाट पीडित भएका छन् । तसर्थ महिलाहरुलाई सजग र सचेत बनाउन नेपाल सरकार र सरोकारवाला सबै मिलेर कार्य गर्नु पर्ने बताएका थिए । कार्यक्रममा गैरआवासीय नेपाली संघकी महिला संयोजक सपिला राज भण्डारीले संघको महिला फोरमका गतिविधिहरु बारे प्रकाश पार्नुका साथै अतिथि तथा कार्यक्रममा सहयोग गर्नु हुने महानुभावहरुलाई खादा ओढाएर सम्मान गर्नु भएको थियो । यसका साथै शिविरमा सहयोग गर्नु हुनु सम्पूर्ण महानुभावहरुलाई हार्दिक आभार प्रकट गर्नु भयो ।

गैरआवासीय नेपाली संघ महिला फोरम
मिति : २०७० फाल्गुण १८ आईतवार ।